

विदेशमा नेपाली लगानी विस्तार गर्ने नीति

व्यवसायी उत्साहित तर विज्ञहरू सशंकित

विराटनगर/कतिपय नेपाली कम्पनीलाई बहुराष्ट्रिय बनाउने वा आफ्ना ब्राण्डहरूलाई विदेशमा फैलाउने सपना देख्न थालेको धेरै भइसक्यो। तर विसं २०२१ मा बनेको एउटा ऐनले नेपालीहरूलाई विदेशमा लगानी गर्नबाट रोकिराखेको थियो। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१' ले नेपालीलाई विदेशमा लगानी गर्नबाट कडाइका साथ रोक्थ्यो र त्यसका प्रबन्धलाई 'विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९' ले केही खुकुलो पार्न सक्ने भए पनि त्यसको अपेक्षित उपयोग भइरहेको थिएन। विदेशीले नेपालमा लगानी गर्न सक्थे, तर नेपालीले बाहिर लगानी गर्न सक्दैनथे। आयआर्जनको प्रचुर सम्भावना देखादेख्दै पनि उक्त प्रतिबन्धित व्यवस्थाले रोकेका कारण सूचना प्रविधि (आईसीटी) सँग जोडिएका उद्यमीहरू निराश हुन थालिसकेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हालै बजेट वक्तव्यमार्फत् नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा लगानी गर्न अनुमति दिने घोषणा गरेसँगै व्यवसायीहरू उत्साहित भएका छन्। नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यसलाई व्यवसायमा खुलेको नयाँ क्षितिजका रूपमा वर्गीकृत गरे। यसको अनुकूल प्रभाव सूचनाप्रविधि क्षेत्रमा तत्काल देखिन सक्छ, उनले भने, वस्तु र सेवामुलक अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिने अपेक्षा गरेका छौं । यद्यपि सरकारको उक्त नीतिसँग जोडिएका कतिपय कानुनहरू बन्ने बाँकी छन्। सरकार नीतिगत रूपमा प्रस्ट भएकाले छिट्टै नै आवश्यक कानुनहरू तयार हुन्छ, अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने।

सरकारको नीति

मन्त्री पौडेलले बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने घोषणा गरेका थिए। यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिने छ। यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ। विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिने छ।

त्यसका निम्ति लगानी बोर्डको

संस्थागत क्षमता विकास गर्ने बजेट वक्तव्यमा उल्लेख छ। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले निजी क्षेत्रको माग र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार सरकारले नेपालीले विदेशमा लगानी गर्न पाउने प्रबन्धलाई खुकुलो बनाउने निर्णय गरेको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उक्त आयोगले गत चैतको अन्त्यमा बुझाएको प्रतिवेदनमा नेपालीलाई विदेशमा लगानी गर्न रोक्ने कठोर ऐनहरूलाई खारेज गर्नुपर्नेसम्मको सुझाव दिएको थियो। सरकारले बजेटमार्फत् गर्न खोजेको प्रबन्धलाई २०४७ सालपछिकै ठूलो सुधारका रूपमा लिन सकिने खनालबताउँछन् ।

नेपालले एउटा भ्यालमात्रै खोलेर बसेको थियो, त्यसमा बाहिरको हावामात्रै आउँथ्यो, 'उनले भने, अहिलेको प्रबन्धले अर्को भ्याल पनि राम्रोसँग खोलेर लगानीलाई 'भेन्टिलेट' हुन दिन खोजेको हो। डरले ज्यादै सङ्कुचित भएर बसिराख्दा नेपाल आउन लगानीकर्तालाई पनि आशंका भइरहेको थियो। यसले दुवै पक्षलाई सहज बनाउछ। त्यस किसिमको कानुनी व्यवस्था नहुँदा कतिपय नेपाली व्यापारीहरूले घुमाउरो बाटोबाट विदेशमा लगानी गर्ने गरेका विवरणहरू आउने गरेका थिए ।'

किन महत्वपूर्ण

आर्थिक सुधार सुझाव आयोगले विदेशमा विस्तार हुन सक्ने विभिन्न क्षेत्रहरूको पहिचान गरेको थियो। आईसीटी सूचना तथा सञ्चार प्रविधि त भइ नै हाल्यो, होटल तथा कफी ब्राण्डजस्ता 'हस्पिटालिटी'सँग जोडिएका व्यवसाय तथा भौतिक पूर्वाधारसम्बन्धी क्षेत्रमा पनि नेपालीहरूले विदेशमा राम्रो गर्न सक्ने देखिएको थियो, खनालले भने, नेपालबाट थोकमा ढलोट (अर्धप्रशोधित) र कालिगढ लगेर चीनमै सामग्री उत्पादन गरेर ठूलो फाइदा लिन सक्ने देखिएको थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष पाण्डे पनि नेपालमा जन्मेका कम्पनीहरू विदेशमा फल्ट, फुल्ट सक्ने प्रशस्त सम्भावना रहेको बताउँछन् । यो नीति कार्यान्वयन भएसँगै आईसीटीको क्षेत्रमा तत्काल केही लाभहरू देखिने छन् र दीर्घकालमा थप सम्भावनाहरू पनि खुल्दै जान सक्ने देखेका छौं, उनले भने, अहिलेसम्म त्याततर्फको बाटै बन्द थियो, विदेशमा व्यवसाय विस्तारबारे सोच्नै सकिदैनथ्यो। कमसेकम एउटा सुरुवात

भएको छ ।

कतिपयले बजेट भाषणमा आएको विषयलाई पूँजी पलायनसँग समेत जोडेर हेरेको पाइए पनि मन्त्रालयका प्रवक्ता भण्डारी भने निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने भएकाले त्यसतर्फ चिन्तित हुनु नपर्ने बताउँछन्। वरु यसले विदेशी मुद्राको आय र सञ्चितिमा समेत उल्लेख्य योगदान गर्ने अपेक्षा गरिएको छ, उनले भने ।

कठोर कानुन

नेपालीलाई विदेशमा लगानी गर्न अनुमति दिनेबारे छलफल हुन थालेको आजदेखि होइन। नेपाल राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा आफूले त्यस्तो बहस सुनेकै २०-२५ वर्ष भएको बताउँछन्। भारतलगायतका देशहरूले समय क्रमसँगै आफ्नो पूँजी खातालाई गतिशील बनाउँदै गइरहेका थिए, उनले भने, नेपालले पनि गर्नुपर्ने त्यही थियो तर एशियाली तथा विश्वस्तरमा देखिएका आर्थिक मन्दीका कारण नेपालजस्ता कतिपय देशहरूले सुधारका कामहरू रोकेर राखेका थिए।नेपालीले विदेशमा गर्न लगानीलाई ' विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१' ले निर्दिशित गर्दै आएको छ । त्यसमा सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न विदेशमा लगानी गर्नमा प्रतिबन्ध लगाउने व्यवस्था गर्नु बाञ्छनीय भएकाले विदेशी सेक्युरिटी, विदेशी फर्मको साफेदारी, विदेशी बैंक एकाउन्ट, विदेशस्थित घरजग्गा र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएकोबाहेक विदेशमा गरिने अरू जुनसुकै किसिमको नगदी र जित्सी लगानी गर्न तपाइने उल्लेख छ ।

तर त्यसमा सरकारले कुनै खास किसिमको लगानीका सम्बन्धमा नेपाल राजपत्रमा सूचना निकालेर माथि उल्लेखित प्रतिबन्ध नलाग्ने गरी छुट दिन र त्यसरी छुट दिइएको लगानीको किंसाफ, हद्द, अवधि र तत्सम्बन्धी अन्य आवश्यक सर्त तोक्न सक्ने' प्रबन्ध पनि छ। उक्त सर्तलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ ले थप खुकुलो पार्न सक्थ्यो।

केपी ओली नेतृत्वको सरकारले केही महिनाअघि आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

अध्यादेशमार्फत् उक्त ऐनमा केही खण्ड थपी औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिम सूचनाप्रविधि उद्योगको वर्गीकरणमा परेका उद्योगलाई विदेशमा लगानी गर्न दिनेबारे लचिलो हुने प्रबन्ध गऱ्यो। त्यसमा विदेशमा लगानी गर्ने व्यक्ति, कम्पनी वा प्रतिष्ठानले पालना गर्नुपर्ने सर्त र सीमा नेपाल राष्ट्र बैंकले निर्धारण गर्ने व्यवस्था गरियो। अध्यादेशमार्फत् बनेको उक्त कानुनको धेरैले स्वागत गरे पनि त्यसलाई आईसीटीलक्षित प्रबन्ध मात्रै ठाने। तर अहिले बजेट वक्तव्यमा आएको विषयलाई सबै वस्तु र सेवामा गरिने लगानीलाई सबैलाई समेट्न खोजेको हो, प्रवक्ता भण्डारीले स्पष्ट पारे ।

सचेत हुनुपर्ने पक्ष

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा सरकारले लिन खोजेको नीतिमा कतिपय सावधानी समेत अपनाइनुपर्ने देख्छन्। आर्जन नगरी विभिन्न माध्यमबाट प्राप्त सम्पत्तिलाई उक्त व्यवस्थाको दुरुपयोग गरी विदेशै लैजाने जोखिम पनि छ, उनले भने, स्वीकृति दिने अनुमति पाएको नेपाल लगानी बोर्डले नेपालमा उक्त व्यवसायको 'ट्रयाक रेकर्ड'लाई राम्ररी जाँच्नुपर्छ, र ती व्यवसायले विदेशमा गरेको कारोबारको लेखापरीक्षण अद्यावधिक गरेको सुनिश्चित गरिरनुपर्छ। प्रवक्ता भण्डारी त्यस्तो समस्या नआओस् भनेर नै २५ र ५० प्रतिशतको 'डबल क्याप'को व्यवस्था गर्न खोजिएको बताउँछन् ।

विदेशमा लगानी गर्न चाहनेले वस्तु वा सेवा निर्यात गरेर आम्दानी गरेको हुनुपर्‍यो। त्यसको २५ प्रतिशतमात्रै विदेशमा लगानी गर्न पाइयो र त्यहाबाट कमाएको मुनाफाको ५० प्रतिशत नेपाल ल्याउनुपर्‍यो । उक्त नीतिलाई सम्बोधन गर्न बनाइने कानुनले मुनाफा नेपाल नल्याएमा के गर्नेभन्नेलगायतका प्रश्नको जवाफ दिने भण्डारीले बताए । पूर्वसचिव खनाल पनि स्वीकृति, सूचीकरण तथा अनुगमन लगायतका व्यापक दायित्व हुने भएकाले लगानी बोर्डलाई थप बलियो बनाइनुपर्ने बताउँछन्। मुख्य सवाल नियमनको हो। नियमनकारी निकाय फितलो भइदियो भने जस्तोसुकै व्यवस्थाले पनि काम गर्दैन। मेरेका मान्छेका नाममा सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग गरेको पाइयो भन्दैमा कोषको सञ्चालन नै बन्द गरिदिन त भएन, खनालले भने, अपनाउनु पर्ने बाटो यही हो। भारतले पनि गरेको त्यही हो । नियमन गर्न सकि्यो भने राम्रो परिणाम दिन्छ, भन्ने उदाहरण भारत पनि हो । वीवीसी

«ओलीको

अधिपछि पार्टी अध्यक्षको जुनसुकै विषयको वचाउमा अधि सरिहाल्ने सुनसरीकी एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले भोलेसँग सम्बन्धित फेसबुक पोस्ट मंगलवार बेलुकीसम्म गरेकी छैनन् । एमाले केन्द्रीय कमिटी सदस्य रामलाल साहले पनि भोले सम्बन्धी कुनै पोस्टर बनाएका छैनन् ।

एमाले कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र काकस्ले पार्टी नेता गोकुल बाँस्कोटाको भोलेसम्बन्धी फरक मतलाई समर्थन गरेका छन् । उनले आफूलाई भोले भनेर कहिकनै प्रकट गरेका छैनन् ।

कुनैबेला काठमाडौँबाट ओलीले एक इशारा गर्नासाथ कार्यान्वयनका लागि अधि सरिहाल्ने एमाले नेता कार्यकर्ताले उनको भोले अभियानमा किन

रुचि देखाएका होलान् ? मोरङ एमाले अध्यक्ष अजम्बर राईले यसबारे आफूलाई केही जानकारी नभएको वरु नेतृत्वलाई यसबारे जानकारी हुने भन्दै उतै सोध्न सुझाए । 'म कसैको भोले होइन' उनले भने ।

पछिल्लो समय राजनीतिक तथा सामाजिक वृत्तमा 'भोले' ज्यादै नकारात्मक विम्बका रूपमा लिइने शब्द हो ।

शब्दका लक्षणा, अविद्या र व्यञ्जना गरी अनेकौँ अर्थ र लक्ष्य हुन सक्छन् भने जस्तै भोले राजनीतिक क्षेत्रका लागि अपमानजनक विम्ब बनेको शब्द हो । प्रधानमन्त्री ओलीले यही शब्दबाट आजित कार्यकर्तालाई उत्साह भदै यसैको ब्राण्डिङ गर्न खोजेका थिए । यद्यपि उनको अभियानको दुई दिन पूरा हुँदा यसको पक्षमा भन्दा विपक्षमा बढ्ता माहोल देखिएको छ ।

भाषाविद् चूडामणि गौतमको 'बृहत्तर शब्दकोश' मा भोलेको अर्थमा 'भोल भएको रसदार, भोला लिएर वा भिरेर हिँड्ने, मामुली' भन्ने उल्लेख छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार मामुलीको अर्थ निम्न तहको, नगण्य, महत्वहीन भन्ने उल्लेख छ । 'आफुले आफैँलाई भोले भनेर पार्टी नेताहरूले के प्रमाणित गर्न खोजेको हो बुझिएन', एक नेताले भने ।

मोरङको केराबारीका एमाले नेता सुमन मिरिर्छिङले भोले बन्न अस्वीकार गरेको बताएका छन् । उनले भोले बन्न इच्छा गरदै लेखेको फेसबुक पोस्ट भने हटाएका छन् । विराटनगरकै नेता मिनकुमार आचार्यले फेसबुकमा लेखेका छन् 'म विचार बोक्ने र विचारलाई व्यवहारमा बदल्न सिकाउने अभियन्ता हुँ, भोले होइन ।'



धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी १५ दिने सार्वजनिक सूचना

(प्रकाशित मिति २०८२ साल जेठ महिना २१ गते बुधवार)
यस विकास बैकको शाखा कार्यालय विराटनगरबाट उल्लेखित ऋणीले व्यक्तिगत अधिविक्रय कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा व्याज र अन्य दै-दस्तुर समेत तिनै बुझाउने सम्बन्धमा बैकसँग गरेको शर्त कर्जालयत उल्लेखन गर्नु भएको र बैकबाट पटक पटक मौखिक तथा लिखित रूपमा तरताकेता गर्दा समेत सो कर्जाको तिनू बुझाउनु पर्ने साँवा व्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले सम्पूर्ण कर्जा चुक्ता गर्न आउनु हुन भनी बैकबाट विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरिएता पनि कर्जा चुक्ता भुक्तान गर्न तर्फ कुनै पहल नगरी आलटाल गरेकोले बैकको कर्जा असुलीको लागि तपशिलमा उल्लेखित धितो (सम्पत्ति) जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरी बैकको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले धितो लिलाम बिक्री सम्बन्धी यो १५ (पन्ध्र) दिने सूचना प्रकाशित गरिएको छ । उक्त मिति भित्र नतिरे नबुझाएमा प्रचलित कानुन अनुसार सूचना प्रकाशित भएको मितिले १५ औँ दिन यस बैकलाई लेखिदिएको धितो सुरक्षणमा रहेको तपशिलमा उल्लेखित सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने हुँदा इच्छुक महानुभावहरूले देहाय बमोजिमको शर्त तथा बन्देजहरूको अधिनमा रहने गरी यो सूचना प्रकाशित भएको मितिले १५ औँ दिनको कार्यालय समय भित्र यस बैकको शाखा कार्यालयहरूमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन सूचित गरिन्छ ।

तपशिल
ऋणीको विवरण
गणेशी यादवको नाति उडियानन्द यादवको छोरा मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. १८ हाल, विराटनगर म.न.पा. वडा नं. १८ बस्ने दिपेश कुमार यादव (ना.प्र.नं. : ०४-०१-७४-०१६१० जारी मिति र जिल्ला : २०७४/०२/०९, मोरङ्ग)
व्यक्तिगत धनजम्माकर्ताहरूको विवरण
१) गोविन्द यादवको नाति गणेशी यादवको छोरा मोरङ्ग जिल्ला बुधनगर गा.वि.स. वडा नं. ४ हाल, विराटनगर म.न.पा. वडा नं. १८ बस्ने उडियानन्द यादव (ना.प्र.नं. : ७२२६ जारी मिति र जिल्ला : २०४४/०४/२०, मोरङ्ग)
२) भूपेन्द्र यादवको छोरी गणेशी यादवको बुहारी उडियानन्द यादवको पत्नी मोरङ्ग जिल्ला बुधनगर वडा नं. ४ हाल, विराटनगर म.न.पा. वडा नं. १८ बस्ने तारादेवी यादव (ना.प्र.नं. : २०८९८ जारी मिति र जिल्ला : २०५६/१२/०५, मोरङ्ग)
३) गणेशी यादवको नाति उडियानन्द यादवको छोरा मोरङ्ग जिल्ला बुधनगर गा.वि.स. वडा नं. ४ हाल, विराटनगर म.न.पा. वडा नं. १८ बस्ने मुकेश यादव (ना.प्र.नं. : ०५-१०-७०-००२५७ जारी मिति र जिल्ला : २०७०/०१/१६, मोरङ्ग)
४) अमरलाल यादवको छोरी उडियानन्द यादवको बुहारी मुकेश यादवको पत्नी मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. १४ हाल, विराटनगर म.न.पा. वडा नं. १८ बस्ने रुना देवी यादव (ना.प्र.नं. : ०४-०१-७४-०२५९२ जारी मिति र जिल्ला : २०७४/०२/२१, मोरङ्ग)
यसअघि प्रकाशित गरिएको सूचनाको विवरण :
१) मिति २०८०/१२/०७ को कारोबार दैनिक राष्ट्रिय पत्रिकामा कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको ।
२) मिति २०८१/०२/१८ को राजधानी राष्ट्रिय दैनिक पत्रिकामा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको ।

धनीको नाम	धितोको ठेगाना	सिट नं.	किस्ता नं.	क्षेत्रफल (ब.मि.)
तारा देवी यादव	मोरङ्ग जिल्ला बुधनगर वडा नं. ४	१७८०१८२	२७२	१,००४.००
उडियानन्द यादव	मोरङ्ग जिल्ला बुधनगर वडा नं. ४	१७८०१८२	२४३	३४५.००

शर्त बन्देजहरू :

- शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात मिति २०८२/०३/०४ गते बुधवार भित्र यस बैकको शाखा कार्यालय विराटनगर आईपुग्ने गरि पेश गर्नुपर्ने छ ।
- बोलपत्र फारममा आफुले बोलकबोल गरेको रकम अंश र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ ।
- माथि उल्लेखित सम्पूर्ण धितो सुरक्षणहरू जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणका लागि बेला बेले वा एकमुष्ट बोलपत्र पेश गर्न सकिनेछ ।
- प्राप्त बोलपत्रहरू मिति २०८२/०३/०५ गते बिहीवार दिउसो ३:०० बजे यस बैकको शाखा कार्यालय विराटनगरमा उपस्थित प्रतिनिधि, बोलपत्रकर्ता वा निजको प्रतिनिधिको रोहवारमा खोल्नेछ । बोलपत्र खोल्ने समयमा बोलाईएका सबै प्रतिनिधि, बोलपत्रकर्ता वा निजको प्रतिनिधि उपस्थित नरहे पनि सो कारणले बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- बोलपत्र खोल्ने दिनमा सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा सोही स्थान र समयमा लिलाम कार्य हुनेछ ।
- धरोटी रकम तथा अन्य शर्तहरू बोलपत्र फारममा उल्लेख गरिए बमोजिम हुने व्यहोरा समेत सूचित गरिन्छ ।
- बोलपत्र स्वीकृत भएता भएता धितो सुरक्षण सम्पत्ति बोलपत्रकर्ताको नाममा नामसारी राखेर खारेज गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर, लाभ कर, कर तथा अन्य शुल्क ईत्यादि बोलपत्रकर्ताले नै व्यहोर्नु पर्नेछ ।

“नेपाल राष्ट्र बैकबाट ‘ब’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय सरको विकास बैक”

मुक्तिनाथ विकास बैक लि.

MUKTINATH BIKAS BANK LTD.

Central Office: Lazimpat, Kathmandu, Tel.: ०1-5970887, Toll Free No. (NTC): 16600149999, Toll Free No. (Ncell): 18102149999, E-mail: info@muktinathbank.com.np, Web: www.muktinathbank.com.np

जतना बैकमा होइन, बैक जतनमा जानु पर्दछ

Winner of EUROPEAN MICROFINANCE AWARD 2020

